

श्रीमान अध्यक्ष ज्यु,
प्रेस काउन्सिल नेपाल
सञ्चारग्राम तिलगङ्गा काठमाण्डौं।

श्रीमान श्रीमान (६११)
२०७५/०८/१९

प्रेस काउन्सिल
तारिका ०९५
मिति २०७५/०८/१९
पुस्तकको रकम

विषय:- खण्डन तथा आवश्यक कारवाही गरीपाउ।

महोदय,

निवेदन लेखि पेश गर्नाको खास कारण यो छ कि हामी निवेदकहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको कार्यालय प्रमुख र कार्यालय सहायक प्रमुख पदमा कार्यरत छौं। मिति २०७५।०३।२६ गते जिल्ला कञ्चनपुर भि.न.पा.११ भुजेलामा महाकाली टोल नजिक महाकाली नदी किनारमा जिल्ला दार्चुला लेकम गा.पा.वार्ड नं.३ स्थायी घर भई हाल जिल्ला कञ्चनपुर भि.न.पा.११ भुजेलामा जमिन अधीया गरी बसेका नैन राम सार्कीको टाँउको फुटी गिद्दी यत्रतत्र छरपष्ट छरीएर रहेको, बाँया हातको कुहिना देखी हात सम्मको छाला र मासु च्यातियर भित्री हाड समेत देखिएको अवस्थामा फेला परी तत्काल सोही दिन बिहान अन्दाजी ०५:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा स्थानियले घटनाको बारेमा जानकारी गराएको र तत्कालै घटना स्थलमा प्रहरी अनुसन्धान टोली खटीई गई तत्काल घटना स्थल तथा मृतक लाश हेर्दा निजको मृत्यु सवारी साधनले नै किचेर भएको प्रारम्भिक अनुसन्धान बाट देखिएकोले अनुसन्धान टोलीले सोही बिषयमा स्थानिय व्यक्तीहरु संग सोधपुछ गरी रहेकोमा कही कतै बाट पनि रातीको समयमा सवारी साधन वारदात स्थानबाट आवत जावत गरेको खुल्न नआएको, मृतकका आफन्तहरुले निज मृतक नैन राम सार्कीको श्रीमती सरीता सार्कीलाई जिल्ला कञ्चनपुर भि.न.पा.वडा नं. ११ भुजेलामा बस्ने टिकाराम सार्कीले भगाई लगेको र वातदात भन्दा एक दुई दिन अगाडी निज मृतक नैन राम सार्की टिका सार्कीको घरमा गएर सो बिषयमा कुराकानी गर्न गएको समयमा टिकाराम सार्कीले मृतक नैन राम सार्कीलाई ज्यान माने धम्की समेत दिएको कारण नैन राम सार्कीको टिकाराम सार्कीले नै कुनै अन्तै ठाँउमा कर्तब्य गरी मारी वारदात स्थानमा लगी फालेका हुन् भनि निज मृतकका आफन्तले बताए पश्चात सो बिषयमा समेत प्रहरी टोलीले अनुसन्धान गर्ने कार्य जारी राखेको भएतापनि प्रहरी टोलीलाई घटना सवारी साधन बाटै घटेको भन्ने तर्फ बढी शंका हुन गई दुबै तर्फबाट अनुसन्धान भैरहेको थियो। सो समयमा प्रहरीले निज मृतकको श्रीमती भगाई लैजाने टिकाराम सार्की, मृतककी श्रीमती र निजका घर परीवारका अन्य सदस्यहरुलाई समेत बोलाई झिकाई सोधपुछ गरीएकोमा कही कतै बाट पनि निज टिकाराम सार्कीको संलग्नता रहेको अनुसन्धानबाट खुल्न नआए पछी अनुसन्धान टोलीले सवारी साधनका सम्बन्धमा बढी केन्द्रीत रही अनुसन्धान गर्ने क्रममा मिति २०७५।०४।०३ गतेका दिन उक्त वारदात मिति र समयमा जिल्ला कञ्चनपुर भि.न.पा.११ भुजेलामा बस्ने सन्तोष बि.क.ले चलाई ल्याएको म.१ क.१८३ नं.को टिप्पर मिति २०७५।०३।२५ गते राती अन्दाजी ०८:०० बजेको समयमा वातदात स्थानमा पार्किङ गरी राखिएकोमा अन्दाजी ३० मिनेट पछी चलाई लगेर गएका थिए भन्ने कुरा खुल्न आएको हुदा निज म.१ क.१८३ नं. टिप्पर चालक सन्तोष बि.क.लाई बोलाई झिकाई सोधपुछ गर्दा निजले मिति २०७५।०३।२५ गते राती अन्दाजी ०८:०० बजेको समयमा दिनको काम सकिए पछी घर फर्किने क्रममा उक्त वारदात स्थानमा मैले चलाएको म.१ क.१८३ नं.को टिप्पर रोकी नजिकै रहेको पसलमा गई रु १०० (सय) को रिचार्ज खरिद गरी अन्दाजी ४५ मिनेट जती बसी पछी उक्त टिप्पर चलाई घर गएको थिए। म पसलबाट टिप्परमा आउदा टिप्परको बाँया तर्फ मृतकलाई मादक पदार्थ सेवन गरी घोप्टो बसेको अवस्थामा देखेको थिए। पछी मैले टिप्पर चलाई अगाडी बढाउँदै गर्दा निज मृतक उभिन खोजी उभिनै नसकी लडेको जस्तो लागेको थियो

। तत्काल मैले चलाएको टिप्परले निज मृतकलाई किचेको जस्तो लागेको थिएन । अर्को दिन घटनास्थल बाटै टिप्पर लिएर काम गर्ने स्थानमा जाँदै गर्दा बाटोमा निज मृतकको टाउको किची गद्दी यत्रतत्र छरीएर मृत अवस्थामा देखेको थिए । मलाई गंका लागेको थियो । पछि मैले काम गर्ने स्थानमा पुगी आफुले चलाएको टिप्परको टायर चेकजाँच गर्दा टिप्परको पछाडीको बाँया पट्टीको टायरको मोडिगार्डमा गिद्दी जस्तो पदार्थ लागेको देखी म संगै नजिकै रहेका अर्का टिप्पर चालक भोजराज बोहरालाई उक्त घटनाको सम्बन्धमा बताएको थिए । निजले गाडी साहुलाई घटना बारे जानकारी गराउनु भनि सल्लाह दिएका थिए । फेरी मलाई डर लागी गाडी साहुलाई जानकारी गराएन । कसैले सोधेमा घटनाबारे बताउला भन्ने मनमा लागेको थियो भनि प्रहरी सामु निज सन्तोष बि.क.ले मिति २०७५।०४।०३ गते सत्य कुरा जानकारी गराएपछी निजलाई तत्कालै नियन्त्रणमा लिई निजका बिरुद्धमा सवारी ज्यान शिर्षक मुद्दामा अनुसन्धान भईरहेको सम्बन्धमा कंचनपुर जिल्ला स्थित रहेका पत्रकार ज्यूहरूलाई समेत जानकारी गराएका थियौं । सोही घटनाका सम्बन्धमा मानसखण्ड दैनिक पत्रिकाले सम्बन्धित पक्षलाई घटनाका विषयमा नसोधी एक पक्षिय ढङ्गले उत्कृष्ट रूपमा अनुसन्धान भई रहेको घटनाको अनुसन्धान कार्यलाई नै प्रभावित पार्ने किसिमको प्रहरीको काम कारवाही प्रति जनमानसमा नकारात्मक प्रभाव पार्ने नियतले अनुसन्धान प्रकृया सम्पन्न भैरहेको अवस्थामा तथ्यपूर्ण कुरालाई बंग्याएर अनुसन्धान प्रकृयालाई नै गलत दिशा तिर लैजाने उदेश्य राखी तथ्यहिन, कपोकल्पित, भ्रामक झुट पुवांप्रहरी तरिकाबाट हतास मनस्थितिमा मिति २०७५।०४।०८ गते मंगलबार प्रकाशित भएको पत्रिकामा रमेश लेखकले राजनिती गरे, एस.पि.र डि.एस.पि.ले पैसा खाए, भन्ने शिर्षक राखि समाचार प्रकाशन गरी पत्रकारीता आचार संहिताको समेत गम्भिर उल्लंघन गरेकाले उक्त मानसखण्ड पत्रिकाका प्रकाशक तथा सम्पादकलाई समाचार प्रकाशन गरेको सम्बन्धमा खण्डन गर्न लगाई आवश्यक कारवाही गरी पाउन भनि यो निवेदन लेखि पेश गरेका छौ ।

उक्त घटनाका अनुसन्धानका क्रममा खिचिएका फोटोहरु र उक्त मितिमा मानसखण्डमा प्रकाशित समाचारको छाँयाकपी यसै निवेदन साथ पेश गरेका छौ ।

बोधार्थ
श्री जिल्ला प्रशासन कार्यालय कञ्चनपुर ।

निवेदकहरु

.....
प्रहरी उपरीक्षक दिल्ली राज बिष्ट
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर ।

.....
प्रहरी नायब उपरीक्षक ज्ञान बहादुर सेठी
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर ।

मिति २०७५।०४।०९ गते ।